

२०७५ साल कार्तिक १५ गते विहिवारका दिन बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय-

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नं. ०१/३४/२०७५-०७-१४ को मन्त्रिपरिषद्का सदस्यहरूको आचारसंहिता स्वीकृत गर्ने सम्बन्धी विषयको प्रस्ताव - " प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
२. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नं. ०१/३५/२०७५-०७-१३ को आँधीखोला गाउँपालिकाको केन्द्रको नाम संशोधनका लागि नेपाल सरकारमा सिफारिश गर्ने सम्बन्धी विषयको प्रस्ताव - " प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
३. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नं. ०१/३६/२०७५-०७-१४ को २३-२५ नोभेम्बर २०१८ मा Hainan प्रान्तको हेकु सिटीमा हुने १९th Hainan International Tourism Island Carnival मा सहभागी हुने कलाकार तथा सरकारी टोली मनोनयन गरी पठाउने सम्बन्धी विषयको प्रस्ताव - " प्रस्तुत प्रस्तावमा देहाय बमोजिम गर्ने:
"निर्णय हुनुपर्ने व्यहोरा खण्डमा सरकारी टोलीमा सामाजिक विकास मन्त्री माननीय नरदेवी पुनमगरको सहभागिता स्वीकृतिका लागि नेपाल सरकारमा अनुरोध गर्ने" भन्ने वाक्यांश थप गरी अन्य प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
४. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नं. ०१/३७/२०७५-०७-१३ को सार्वजनिक खरिद नियमावली, २०६४ को नियम २(ज) मा उल्लेखित विभागीय प्रमुखले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम प्रयोग गर्ने अधिकार प्रदेश मन्त्रालयका सचिवले प्रयोग गर्न स्वीकृति दिने सम्बन्धी विषयको प्रस्ताव - "प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
५. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नं. ०१/३८/२०७५-०७-१५ को गण्डकी प्रदेश नीति तथा योजना आयोगको बैठक(सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी कार्यविधि, २०७५ स्वीकृति गर्ने सम्बन्धी विषयको प्रस्ताव - " प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
६. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नं. ०४/१७/२०७५-०७-१३ को होम स्टेमा पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापन गर्न पूँजीगत अनुदान दिने सम्बन्धी कार्यविधि २०७५ स्वीकृति गर्ने सम्बन्धी विषयको प्रस्ताव - "प्रस्तुत प्रस्तावमा देहाय बमोजिम गर्ने:
होमस्टेमा पर्यटन पूर्वाधार विकास गर्न पूँजीगत अनुदान सम्बन्धी कार्यविधि, २०७५ को दफा ७(३)मा उल्लेखित "५०%" को सट्टा "चालीस प्रतिशत" राख्ने र अन्य प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
७. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नं. ०४/१८/२०७५-०७-१३ को प्रादेशिक औद्योगिक व्यवसाय ऐन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने सम्बन्धी विषयको प्रस्ताव - " प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
८. भौतिक पूर्वाधार विकास मन्त्रालयको नं. ०६/११/२०७५-०७-१३ को स्मार्ट शौचालय निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गर्ने सम्बन्धी विषयको प्रस्ताव - " प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"

९. भौतिक पूर्वाधार विकास मन्त्रालयको नं. ०६/१२/२०७५-०७-१३ को बहुउद्देश्यीय सभाहल निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गर्ने सम्बन्धी विषयको प्रस्ताव - "प्रस्तुत प्रस्तावमा देहाय बमोजिम गर्ने:
बहुउद्देश्यीय सभाहल निर्माण सम्बन्धी कार्यविधि, २०७५ को दफा ४(२)मा उल्लेखित "गाउँपालिकाको केन्द्र नजिक" भन्ने वाक्यांशको सट्टा "गाउँपालिकाको केन्द्रमा" भन्ने वाक्यांश राखी अन्य प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
१०. भौतिक पूर्वाधार विकास मन्त्रालयको नं. ०६/१३/२०७५-०७-१३ को पार्क/मनोरञ्जनस्थल निर्माणका लागि अनुदान हस्तान्तरण मार्ग निर्देशन, २०७५ स्वीकृत गर्ने सम्बन्धी विषयको प्रस्ताव - "प्रस्तुत प्रस्तावमा देहाय बमोजिम गर्ने:
पार्क/मनोरञ्जनस्थल निर्माणका लागि अनुदान हस्तान्तरण मार्ग निर्देशन, २०७५ को दफा ३(१) मा उल्लेखित वाक्यांशमा रहेको "आवश्यक पर्ने" भन्ने वाक्यांशको सट्टा "कम्तिमा दुई रोपनी" भन्ने वाक्यांश राखी अन्य प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
११. भौतिक पूर्वाधार विकास मन्त्रालयको नं. ०६/१४/२०७५-०७-१३ को सार्वजनिक शौचालय निर्माण सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गर्ने सम्बन्धी विषयको प्रस्ताव - "प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
१२. भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नं. ०५/०९/२०७५-०७-१५ को मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ स्वीकृति गर्ने सम्बन्धी विषयको प्रस्ताव - " विस्तृत छलफलका लागि प्रशासन तथा विधेयक समितिमा पठाउने। -"
१३. भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नं. ०५/१०/२०७५-०७-१५ को कृषि, पशुपंक्षी तथा मत्स्य नमूना (Model) फाराम कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ स्वीकृत गर्ने सम्बन्धी विषयको प्रस्ताव - " विस्तृत छलफलका लागि प्रशासन तथा विधेयक समितिमा पठाउने। -"
१४. सामाजिक विकास मन्त्रालयको नं. ०७/१९/२०७५-०७-१३ को मणिपाल शिक्षण अस्पतालको विवाद समाधान गर्न गठित समितिको म्याद थप गर्ने सम्बन्धी विषयको प्रस्ताव - "प्रस्तुत प्रस्तावको निर्णय हुनुपर्ने व्यहोरा खण्डमा उल्लेखित "मिति २०७५।७।४ देखि १ महिना" भन्ने वाक्यांशको सट्टा "मिति २०७५।७।४ देखि २०७५।८।१५ सम्म" भन्ने वाक्यांश राख्ने र अन्य प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
१५. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रस्तुत ताल संरक्षण तथा विकास प्राधिकरण स्थापना गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने विषयको प्रस्ताव - "प्रस्तावमा लेखिए बमोजिम गर्ने। -"
१६. भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रस्तुत सडक तथा सडक पुल योजना कार्यान्वयनका लागि मापदण्ड स्वीकृत गर्ने सम्बन्धी विषयको प्रस्ताव - "प्रदेश गौरवका आयोजनाहरूका लागि राष्ट्रिय गौरवका आयोजनाहरूको निमित्त तोकिएको मापदण्ड नै कायम गर्ने गरी अन्य प्रस्तावमा लेखिए बमोजिम गर्ने"। -